



मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड

MANUSHI LAGHUBITTA BITTYA SANSTHA LTD

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजत प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था

केन्द्रीय कार्यालय बनेपा-१३, भैँसेपाटी, काभ्रे

फोन नं. ०११-६६२७८५, ०११-६६३१२७

Unaudited Interim Financial Statement

Statement of Financial Position
As on 31st Ashadh 2080

Amount in NPR

Particularr	This Quarter Ending	Immediate Previous Year Ending
Assets		
Cash and cash equivalents	206,757,062	51,920,440
Statutory Balance and due from Nepal Rastra Bank	8,621,394	7,001,138
Placement with Bank and Financial Institutions	-	-
Derivative Financial Instruments	-	-
Other Trading Assets	-	-
Loans and advances to MFISs & Cooperatives	-	-
Loans and advances to customers	1,319,901,475	1,518,298,280
Investment securities	-	-
Current tax assets	6,804,844	11,700,906
Investment property	-	-
Property, Plant and Equipment	6,403,374	5,888,120
Goodwill and Intangible assets	6,666,107	8,332,634
Deferred Tax Assets	4,233,378	992,086
Other assets	42,907,197	2,632,336
Total Assets	1,602,294,831	1,606,765,940
Liabilities		
Due to Bank and Financial Institutions		593,066,248
Due to Nepal Rastra Bank	-	-
Derivative Financial Instrument	-	-
Deposits from Customers	888,546,973	776,778,962
Borrowings	404,520,027	10,034,430
Current Tax Liabilities	1,892,574	7,237,359
Provisions		-
Deferred Tax Liabilities	-	-
Other liabilities	147,136,442	43,015,540
Debt securities issued	-	-
Subordinated Liabilities	-	-
Total Liabilities	1,442,096,016	1,430,132,539
Equity		
Share Capital	109,375,000	109,375,000
Share Premium	-	-
Retained Earnings	28,854,922	29,047,134
Reserves	21,968,892	38,211,267
Total Equity	160,198,814	176,633,402
Total Liabilities and Equity	1,602,294,831	1,606,765,940

Condensed Statement of Profit or Loss
As on 31st Ashadh 2080

Amount in NPR

Particulars	Current Year		Previous Year Corresponding	
	This Quarter	Upto this Quarter (YTD)	This Quarter	Upto this Quarter (YTD)
Interest income	83,908,370	220,795,180	75,899,474	205,804,008
Interest expense	78,915,266	133,983,264	90,759,060	108,011,521
Net interest income	4,993,104	86,811,916	(14,859,586)	97,792,486
Fees and commission income	427,803	1,432,897	218,468	26,802,202
Fees and commission expense	5,151	134,565	1,717	
Net fee and commission income	422,652	1,298,332	216,751	26,802,202
Net interest, fee and commission income	5,415,756	88,110,248	(14,642,835)	124,594,688
Net trading income				716,625
Other operating income	15,456,868	37,660,682	(277,509)	414,306
Total operating income	20,872,624	125,770,929	(14,920,344)	125,725,619
Impairment charge/(reversal) for loans and other losses	40,587,309	12,475,449	8,865,751	10,930,495
Net operating income	61,459,932	113,295,481	(23,786,096)	114,795,124
Operating expense				
Personnel expenses	28,738,015	86,895,543	15,321,097	64,884,500
Other Operating expenses	5,326,168	18,778,554	6,717,703	17,722,938
Depreciation and Amortization	1,597,517	1,597,517	1,759,060	8,333,637
Operating Profit	25,798,232	6,023,867	(47,583,956)	23,854,050
Non-operating Income	261,160	985,670	875,328	-
Non-operating expense				
Profit before income tax	26,059,392	7,009,537	(46,708,628)	23,854,050
Income tax expense				
Current tax		1,892,574	-	7,237,359
Deferred Tax				(318,447)
Net Profit for the year	26,059,392	5,116,962	(46,708,628)	16,935,138
Other Comprehensive Income	-	-	-	-
Total Comprehensive Income	26,059,392	5,116,962	(46,708,628)	16,935,138
Basic Earning Per share		4.68		15.48

Ratios as per NRB Directive

Particulars	Current Year		Previous Year Corresponding	
	This Quarter	Upto this Quarter	This Quarter	Upto this Quarter
Capital Fund to RWA		11.71%		10.55%
Non-Performing Loan (NPL) to total Loan		5.30%		3.20%
Total loan loss provision to Total NPL		106.89%		114.21%
Cost of funds		10.52%		10.10%
CD Ratio (Calculated as per NRB Directives)		124.70%		163.65%
Base rate		13.88%		17.37%
Interest Rate Spread		4.47%		4.89%

Statement of Distributable Profit or Loss
for the quarter Ended 31st Ashad 2080

Particularr	Amount in NPR
Net Profit for the period end 4th Quarter	5,116,962.44
Appropriations	2,235,081.49
a) General Reserve	1,023,392.49
b) Foreign Reserve Fluctuation Fund	
c) Capital Redemption reserve	
d) Corporate Social Responsibility	51,169.62
e) Employee Training Fund	1,109,349.76
f) Client Protection Fund	51,169.62
g) Others	
Profit required to be transferred to Regulatory Reserve:	
a. Transferred to Regulatory Reserve	
b. Transferred from Regulatory Reserve	
Net Profit for the period and available for distribution	2,881,880.95

Notes to Interim Financial Statement:

- The above figures are subject to change as per the direction of the Regulatory body i:e NRB.
- The interim financial statement have been prepared in accordance with NFRS as issued by Accounting Standard Board, Nepal and the carve out issued by ICAN.
- Bonus payable to employees have been taken as 10% of profit before bonus adjustment.
- Last year amount have been reclassified, restated and corrected whenever necessary for the purpose of comparability with NFRS balances.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४ नियम २६ को उपनियम (१) संग सम्बन्धित आ.व. २०७८/०८० को दोस्रो त्रैमासिक प्रतिवेदन

१. प्रमुख वित्तीय विवरण :

क. चौथो त्रैमासिक अवधिको वासलात, नाफा-नोक्सान हिसाब सम्बन्धी विवरण: यस वित्तीय संस्थाको आ.व ०७९/८० को चौथो त्रैमासिक अवधिको अपरिष्कृत (unaudited) वासलात तथा नाफा नोक्सान सम्बन्धी विवरण यसैसाथ प्रकाशित गरिएको छ ।

ख. प्रमुख वित्तीय अनुपातहरु :

प्रति शेयर आमदानी (वार्षिक)	मूल्य आमदानी अनुपात (गुणा)	प्रति शेयर नेटवर्थ	प्रतिशेयर कुल सम्पत्तिको मूल्य	तरलता अनुपात
४.६८	०.००६	१४६.४७	३१२.२८	१५.९९

२. व्यवस्थापकीय विश्लेषण :

क. त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आमदानी र तरलतामा कुनै परिवर्तन भए सो को प्रमुख कारण सम्बन्धी विवरण : चालु आ.व. २०७९/८० को चौथो त्रैमास अवधिमा बाह्य कारणले गर्दा वित्तीय कारोबारमा असर पर्न गई कर्जा जोखिम व्यवस्थाले अनुमान गरेबमोजिम नतिजा प्राप्त गर्न सकेको छैन, व्यवस्थापनले लघुवित्त वित्तीय क्षेत्रमा देखिएका बाह्य जोखिम, तरलता जोखिमको विश्लेषण गर्दै लघुवित्त कार्यक्रम संचालन भईरहेको छ । हाल लघुवित्त क्षेत्रमा देखिएको संघर्ष तथा समस्याहरु समाधान नभएता पनि आ.व. २०७९/८० को चौथो त्रैमासिक अवधिसम्ममा संस्थाको मौज्दात, आमदानी र तरलतामा सन्तोषजनक सुधार गर्न व्यवस्थापन सफल रहेको छ । यद्यपी संस्थाको सम्पूर्ण कार्यक्रम व्यावसायिक योजना अनुरूप नै रहेका छन् ।

ख. आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण : नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको यस लघुवित्त वित्तीय संस्थाले शुरु देखि नै वित्तीय पहुँच अभिवृद्धि गराई नेपालको गरिबी घटाउने, जीवनस्तरमा गुणस्तरयुक्त परिवर्तनका साथै लघु उद्यमशिलताको विकास गर्ने उद्देश्यले नेपाल भरि नै लघुवित्त सेवा प्रदान गर्ने अटोटाका साथ अगाडी बढिरहेको छ । हाल १४ वटा जिल्लाहरुमा ३६ वटा शाखा कार्यालय अन्तर्गत ३४,२४९ जना सदस्यहरु लघुवित्तमा आवद्ध रहेका छन्, आगामी अवधिमा प्रभावकारी रुपमा व्यवसायिक उपलब्धि हासिल गर्नका लागि संस्था प्रयत्नशील रहेको छ । समय सापेक्ष सदस्यहरुको चाहना अनुसार सेवा/ सुविधाहरु परिष्कृत गर्दै लैजान व्यवस्थापन प्रतिबद्ध रहेको छ । ग. विगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा असर पार्न सक्ने घटना आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण : हालको परिस्थितिमा कर्जा सापट, व्याजदरमा भएको वृद्धि तथा लगानीमा निर्धारित व्याजदरमा सीमा, तरलता संकुचन, साथै लघुवित्त संस्थाहरुको नकारात्मक टीका टिप्पणीले गर्दा वार्षिक कार्ययोजना अनुसार लगानी हुन नसकेको हुँदा नाफामा कमी हुन गएकोले यस लाई व्यवस्थित गर्न वित्तीय संस्था प्रतिबद्ध तथा प्रयासरत छ । वित्तीय संस्थाले समय परिस्थिति अनुसार जोखिम न्यूनीकरण हुने तवरले कार्य गर्दै आईरहेको छ । संस्थालाई अझ बढी मजबुत तथा प्रगतिको उन्मुख बनाउन सचेत एवं अग्रसर रहेको छ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण :

क. चौथो त्रैमासीक अवधिमा संस्थाले कसै विरुद्ध मुद्दा दायर गरेको छैन र संस्था विरुद्धमा मुद्दा दायर भएको कुनै सूचना जानकारी प्राप्त भएको छैन ।

ख. वित्तीय संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी सम्बन्धी कुनै मुद्दा दायर गरेको वा भएको जानकारी प्राप्त भएको छैन ।

ग. कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त भएको छैन ।

४. वित्तीय संस्थाको शेयर कारोबार तथा प्रगतिको विश्लेषण :

क. यस संस्थाको शेयर कारोवारको अवस्था दोस्रो बजारमा सकारात्मक रहेको छ ।

ख. नेपाल स्टक एक्सचेन्जको वेबसाईट: www.nepalstock.com.np अनुसार मिति २०८०/०१/०१ देखि २०८०/०३/३१ सम्मको अवधिमा यस संस्थाको शेयर कारोवार निम्न बमोजिम रहेको छ ।

अधिकतम मूल्य	न्युनतम मूल्य	अन्तिम मूल्य	कारोबार भएको कुल दिन	कारोबार संख्या	शेयर संख्या
८९३.५०	६३०	७८८	६२ दिन	१४३२	३६२८८

५. समस्या तथा चुनौती :

समस्या :

क. बाह्य समस्या तथा चुनौतीका कारण नेपालको लघुवित्त क्षेत्र अत्यधिक प्रभावित रहेको छ । सम्पूर्ण क्षेत्रमा छाएको मन्दीका कारण संस्थाका सदस्यहरु र ऋणीहरुले समयमा कर्जाको किस्ता भुक्तानी नियमित गर्न सकिरहेका छैनन् । हाल देखिएको दोहोरोपना, बहु बैंकिङ, बैंक तथा वित्तीय संस्थाहरुबाट उपलब्ध कर्जाको व्याजदरमा उच्च वृद्धिका कारण लागतमा वृद्धि आदि वित्तीय संस्थाको समस्या तथा चुनौतीहरु हुन् ।

ख. रणनीति: सदस्यहरुको उद्यमशिलता विकासको लागि संस्थाले विभिन्न कार्यक्रम संचालन गरिएको छ । ग्राहक सदस्यलाई वित्तीय साक्षरता/शीपमुलक तालिम प्रदान गर्ने, कर्मचारीको क्षमता अभिवृद्धि तालिम प्रदान गर्ने जस्ता रणनीति रहेको छ ।

६. संस्थागत सुशासन :

संस्थागत सुशासन, संस्था विकासको मेरुदण्ड भएकोले यसलाई मार्गदर्शनको रुपमा लिई संस्थागत सुशासन लगायतका निर्देशनहरु पालना गर्नुका साथै प्रचलित ऐनहरु कम्पनी ऐन २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितो पत्र सम्बन्धी ऐन २०६३, आयकर ऐन २०५८ तथा श्रम ऐन २०७४ पालना गरिएको छ । आवश्यकता अनुसार विभिन्न नीति, निर्देशिका तथा कार्यविधीहरु निर्माण गरी सोको कार्यान्वयन गर्दै आइरहेको छ ।

७. सत्य तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म संस्थाको तर्फबाट उत्तर दायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।